

१. किन्डरगार्टन्, नर्सरी स्कूल तथा अधिकृत बाल संस्थाहरु निःशुल्क हुने बारे जानकारी !

सन् २०१९ साल अक्टोबर १ तारिक देखि, ३ बर्ष देखि ५ बर्ष सम्मका बालबालिकाहरुलाई, किन्डरगार्टन्, नर्सरी स्कूल तथा अधिकृत बाल संस्थाको प्रयोग निःशुल्क गरिने भएकोछ ।

यस बाहेक, आवासिय कर छूट पाएका परिवारहरुको, ० बर्ष देखि २ बर्ष सम्मका बालबालिकाहरुलाई पनि उपरोक्त स्कूलहरु निःशुल्क प्रयोग गर्न पाईने भएको जानकारी गराईन्छ ।

किन्डरगार्टन् प्रयोग गर्ने बालबालिकाहरु, अधिकृत बाल संस्था बाहेक अन्य संस्था प्रयोग गर्ने बालबालिकाहरु र फ्यामिली सपोर्ट सेन्टर आदि प्रयोग गर्ने बालबालिकाहरुलाई भने निर्धारित शुल्कसम्म छूट दिईने व्यवस्था भएकोछ ।

भर्ना हुनु अधिका अशक्त बालबालिकाहरुको स्कूल प्रयोग गर्ने हरुलाई पनि प्रयोग निःशुल्क गरिएकोछ । ३ बर्ष देखि ५ बर्ष सम्मका बालबालिकाहरुलाई किन्डरगार्टन्, नर्सरी स्कूल तथा अधिकृत बाल संस्थाको अथवा दुबै प्रयोग गरेपनि निःशुल्क गरिने भएकोछ ।

प्रारम्भिक बाल शिक्षामा लाग्ने खर्च घटाई, नयाँ पिढीका अभिभावकहरुलाई सहयोग गरेर, घट्दो जन्मदर बिरुद्ध उपायको रुपमा, उपभोग कर वृद्धिका साथै यो सुविधा लागु गरिएकोहो ।

यसमा सम्पूर्ण नगरवासीहरुको समझदारीको लागि अनुरोध गरिन्छ ।

२. बालबालिकाहरुलाई इन्फ्लुएन्जा रोकथामको खोपमा अनुदान बारे जानकारी !

यहि अक्टोबर महिना देखि, जन्मेको ६ महिना भन्दा माथि, प्रा. वि. मा भर्ना हुनु अघिका र यहि तोचिगी नगरमा बसोबास दर्ता भएका बालबालिकाहरुका लागि, इन्फ्लुएन्जा खोपमा अनुदान दिने व्यवस्था लागु भएको जानकारी गराईन्छ ।

अनुदान रकम चाँही २,५०० येन कायम गरिएकोछ । खोपमा लागेको खर्च रकम बाट यो रकम घटाएर बाँकी हुने रकम मात्र स्वयंले व्यहोर्नु पर्ने हुन्छ ।

यो सुविधा लागु हुने अवधि, यहि अक्टोबर महिनाको १ तारिक देखि आउँदो बर्ष सन् २०२० सालको फेब्रुअरी महिनाको २९ तारिक सम्म सीमित भै, नगर भित्रका क्यौर्योर्कु इर्योउ किकान् सहयोग चिकित्सा संस्था) हरुमा खोप लगाउन सकिन्छ । उक्त अनुदान, यो अवधि भरिमा जम्मा २ पटक मात्र प्रदान गरिने जानकारी गराईन्छ ।

इन्फ्लुएन्जा खोप लगाउन चाहने व्यक्तिहरुले सीधै त्यस्ता चिकित्सा संस्थाहरुमा आवेदन दिनु होला ।

### ३. उपभोक्ता कर वृद्धि बारे जानकारी !

सन् २०१९ साल अक्टोबर महिनाको १ तारिक देखि उपभोक्ता करको दर ८% देखि १०% मा वृद्धि हुने भएकोछ ।

उपभोक्ता कर भनेको, कुनै सामान किन्दा अथवा कसैको सेवा लिँदा खेरी, जापानमा बस्ने जो कोहिले पनि व्यहोर्नु पर्ने कर हो ।

यसरी वृद्धि भएको करको रकम, सबै पुस्ताको सामाजिक सुरक्षाको लागि प्रयोग हुने गर्दछ ।

यस पटकको उपभोक्ता करको दर वृद्धिमा, मदिरा, घरेलु खाद्य तथा पेय पदार्थ र अखबार आदि किन्दा लाग्ने कर चाँही, ८% न्यून कर दर प्रणाली लागु गरिएकोछ ।

रेस्टुरेन्ट, सुपरमार्केट तथा कन्भिनियंस स्टोरहरू, जहाँ किनमेल गरेपनि, किनेको सामानहरू घर लिएर फर्कने होभने ८% र यदि त्यहीं बसेर खाने होभने १०% उपभोक्ता कर लाग्नेछ ।

पसलको कर्मचारीले तपाईंलाई, “इट इन् हो ?” अथवा “टेक आउट हो?” भनेर सीधै सोध्न सक्नेछन् ।

सम्पूर्ण महानुभावहरूको सहयोग र समझदारीको लागि अनुरोध गरिएको छ ।

४. शरद ऋतुको इभेन्टहरूको बारेमा जानकारी !

अक्टोबर १९ तारिक शनिबार देखि, हरेक महिनामा एकपटक बिहान १० बजे देखि साँझ ४ बजे सम्म, तोचिगी दासीकाईकान् अगाडिको चौरमा “तोचिगी टुडेज मार्केट” को आयोजना गरिने भएकोछ ।

यो मार्केटमा, तोचिगी नगर भित्र र बाहिरका कृषकहरूद्वारा कृषि उत्पादनको पसलहरू, फूड स्टलहरू र कलाकर्मि हरुद्वारा लाइभ संगीत प्रस्तुत् गर्ने योजना रहेकोछ ।

नोभेम्बर देखि, नोभेम्बरको २३ तारिक, डिसेम्बरको २१ तारिक, जनवरीको २५ तारिक, फेब्रुअरीको २२ तारिक र मार्चको २८ तारिक यो मार्केट आयोजना हुने जानकारी गराईन्छ ।

अर्को इभेन्ट, अक्टोबर २७ तारिक आईतबार चाहिं, बिहान १० बजे देखि अपरान्ह ३:३० बजे सम्म, “तोचिगी क्योउदोउ माचुरी २०१९” तोचिगी दासीकाईकान् अगाडीको चौरमा तथा त्यसको ओरिपरी आयोजना गरिने भएकोछ ।

यस बाहेक, नोभेम्बर महिनाको २ तारिक शनिबार र ३ तारिक आईतबारको २ दिन, बिहान १० बजे देखि साँझ ४ बजे सम्म, तोचिगी कुरानो माचि ओदोरीको आसिकागा बैंकबाट योरोजुच्योउ सम्म र योरोजुच्योउको किन्व्युउजी मन्दिर) ओरिपरी, “एक्काइसौं पटकको कुरानो माचि फुरुसातो माचुरी” को आयोजना गरिने भएकोछ ।

कुरानो माचि ओदोरीलाई केन्द्रित गरि, सामानहरूको बिक्री बाहेक, सान्कोकुसीको दासीको, काराकुरी निन्व्योउको र एन्टिक सामान आदिको प्रदर्शनी गरिने योजना रहेकोछ ।

तोचिगीको शरदकालको आनन्द लिनुहुनेछ भन्ने आशा गरिएकोछ ।